



## नेपाल बैंकले CORPORATEPAY प्रणाली प्रदान गर्ने

(७ माघ, २०७७)

नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी “CORPORATEPAY” प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड सँग सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा नेपाल बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारी तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याटफर्म माफत बैंकमा नगई आफैले फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन्। उक्त प्रणाली माफत connectIPS अथवा NCHL-IPS मा रियल-टाइम वा नन-रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन्।

CORPORATEPAY मा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र स्विकृती लगायतका आवश्यक प्रकृया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ। यस पश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा कारोबार भित्र कुनैपनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन्, भने सो सीमा भन्दा बढिको कारोबार गर्न भने बैंकले थप चेक जाँच पश्चात प्रोसेस हुने व्यवस्था रहेको छ। यस प्रणालीमा पहुँच पाउन multi-layer authentication को सुरक्षित व्यवस्था गरिएको छ भने, कुनै पनि कारोबार प्रविष्ट गर्न र अप्रुभ गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ। साथै ग्राहकले आवश्यकता अनुरूप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ।

नेपाल बैंकले सदैव आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी प्ल्याटफर्महरु प्रदान गर्दै आएको छ र यस CORPORATEPAY प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ। यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अन्लाईन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई अझ बढि सहज हुने बैंकले जनाएको छ।

थप जानकारीको लागि बैंकमा सम्पर्क गर्नु होला।



प्रकाशकुमार अधिकारी  
प्रवक्ता





## **Nepal Bank Ltd to rollout CORPORATEPAY system**

**(20<sup>th</sup> January, 2021)**

**Kathmandu**– Nepal Bank Ltd. has entered into an agreement with Nepal Clearing House Ltd. to roll out CORPORATEPAY system as a business payments platform. It will facilitate the bank's business customers for initiating digital transactions directly from its bank accounts. The agreement was signed by Krishna Bahadur Adhikari, CEO of Nepal Bank Ltd. and Neelesh Man Singh Pradhan, CEO of NCHL.

The bank will provide its business customers with digital platform of CORPORATEPAY that will be used by the businesses to initiate various payment transactions including fund transfer, salary payments, vendor or party payments, government payments and other service payments. Such payments could be bulk or individual with beneficiary credit on real-time or non-real time basis, depending on whether the transactions are processed through *connectIPS* or NCHL-IPS clearing systems.

The customers will need to request the bank for enrollment to avail the service, and after the necessary due-diligence, an access to the system is provided based on the approving authority of the users of such institution. The transactions will then be managed completely by the business institution without manual intervention of the bank within a transaction limit and above the limit it has to be additionally approved by the bank. The system provides a secured mechanism of multi-layer authentication to access the system with multiple approvals for transaction authorization based on the approving authority provided by the institution. The system also provides facility to link other bank accounts also, through respective banks, that make the CORPORATEPAY system a truly a multi-banking single platform for the business customers.

Nepal Bank Ltd. has been at the forefront of providing digital platforms to its customers, which it was primarily focusing at the retail customers. And now with addition of CORPORATEPAY, the bank believes that it will help its business customers to digitize their transactions to improve its service delivery, as the need for the customers to approach bank branches will be largely reduced, once the system is fully rolled out.

For more information, kindly to contact the bank.

Prakash Kumar Adhikari  
Spokesperson





